

२०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित भई कार्यभार सम्हाल्नु भएका गाउँपालिका अध्यक्ष सरोजकुमार थापाको नेतृत्वमा १०० दिनमा सम्पादन भएका मुख्य मुख्य कार्यहरूको विवरण सम्बन्धित सबैको जानकारीको लागि प्रकाशन गरिएको छ।

१. गाउँपालिकाका नागरिकहरूलाई सुरक्षित प्रसूती सेवाको सुनिश्चित गर्न गाउँपालिका भित्रका स्वास्थ्य संस्था तथा रिफर गरेको अवस्थामा बुटवल रुपन्देही सम्मको निशुल्क यातायात तथा एम्बुलेन्स सुविधा उपलब्ध गराइएको ।
२. गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको लागि निशुल्क MBBS अध्ययन गराउने व्यवस्था ।
३. गाउँपालिकाका नागरिकहरूलाई २० युनिट सम्मको निःशुल्क विद्युत महशुल भुक्तानीको व्यवस्था मिलाईएको ।
४. गाउँपालिकामा १५ शैयाको आधारभूत अस्पताल निर्माणलाई समयमै सम्पन्न गर्न आवश्यक समन्वय गरिएको ।
५. स्वास्थ्य चौकी निर्माण गर्न बाँकी रहेको वडा नं. ४ विरबासमा स्वास्थ्य चौकी भवन निर्माण कार्यको सुरुवात गरिएको ।
६. सुविधायुक्त विद्यालय भवन निर्माण गर्ने कार्यक्रम वडा नं. ६ को इश्वरी मा.वि. को १६ कोठे भवन निर्माण प्रारम्भ ।
७. एक घर एक धारा खानेपानी अभियान संचालनको लागि आवश्यक बजेट व्यवस्थापन गरी नागरिकलाई घरघरमा खानेपानी उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईएको ।
८. विपद्मा परेका नागरिकलाई तत्काल राहत तथा आर्थिक सहायता उपलब्ध गराईएको ।
९. आर्थिक रूपमा विपन्न नागरिकहरूलाई उपचारको लागि आर्थिक सहायता उपलब्ध गराईएको ।
१०. गाउँपालिकालाई आवश्यक पर्ने जनशक्तिको लागि संगठनात्मक संरचना (O&M) गरिएको ।
११. प्रभावकारी सेवा प्रवाहको लागि गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुखहरूसँग कार्य सम्पादन करार सम्झौता गरिएको ।
१२. गाउँपालिकाका असहाय तथा आर्थिक रूपले विपन्न नागरिकहरूको स्वास्थ्य उपचारको लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था मिलाईएको ।
१३. मातृशिशु सेवा, सरसफाई तथा पोषण कार्यक्रमलाई एकिकृत गरी थप प्रभावकारी बनाउन मेरी आमा:स्वस्थ आमा कार्यक्रम संचालन गरिएको ।
१४. **मेरी आमा : स्वस्थ आमा** कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी आमा : पोषिलो खाना, स्वस्थ बच्चा : स्वस्थ समाज कार्यक्रम संचालन गरी स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको २ वर्षसम्म उपाध्यक्ष पोषिलो कोशेली (पोषण प्याकेज) उपलब्ध गराउने व्यवस्था मिलाईएको ।

१५. रु ५ लाखको अध्यक्ष अशोककुमार थापा छात्रवृत्ति वितरणको लागि आवश्यक कार्य गरिएको
१६. युवा उद्यमीहरूलाई प्रेरित गर्न अध्यक्ष युवा उद्यम कार्यक्रम संचालन गर्न आवश्यक व्यवस्था मिलाईएको ।
१७. कृषकहरूको माटो परिक्षणको लागि गाउँपालिकामा माटो परिक्षण ल्याब स्थापना गरिएको ।
१८. कृषि पेशालाई व्यवसायीक गर्नको लागि उत्कृष्ट कृषि उपज उत्पादन गर्ने कृषकहरूलाई अध्यक्ष उत्कृष्ट कृषक सम्मान कार्यक्रमबाट सम्मान गर्ने कार्य गरिएको ।
१९. विपद् व्यवस्थापनका आवश्यक सामग्रीहरू जोहो गरिएको ।
२०. गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गा पहिचान गर्दै आईई र डिपिआरको कार्य अगाडि बढाईएको ।
२१. सामाजिक सुरक्षा भत्ता टोलटोलमा उपलब्ध गराउने व्यवस्था मिलाईएको ।
२२. गाउँपालिकालाई कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाई आय आर्जन वृद्धि गर्न गुल्मीदरबार कृषि तथा पशु उद्यम परियोजना संचालन गरिएको ।
२३. अति सिध्र कुपोषणको उपचारको लागि गौडाकोट स्वास्थ्य चौकीमा OTC स्थापना गरि उपचारको प्रारम्भ गरिएको ।
२४. गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्थाका सूचकहरू पुरा गराउँदै गाउँपालिकालाई पूर्णपोषणयुक्त स्वास्थ्य संस्था सहितको गाउँपालिका घोषणाको तयारी गरिएको ।
२५. गर्भवती महिलाहरूको लागि निशुल्क भिडियो एक्स रे सेवाको शुरुवात गरिएको ।